

**मिति २०७९/०२/१६ गतेको पहिलो गाउँ कार्यपालिकाको बैठकमा पेश भएका प्रस्तावहरू:**

क्र. सं.	प्रस्ताव	निर्णयको संक्षिप्त व्यहोरा	पेश गर्ने विषयगत समिति/शाखा
१.	धन्यवाद व्यक्त गर्ने सम्बन्धमा	स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत यस भगवतीमाई गाउँपालिकाको लागि भएको निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्नु हुने जनप्रतिनिधि राजनीतिक दल निर्वाचन कार्यालयका कर्मचारी कर्मचारी बुद्धिजीवि शिक्षक समाजसेवी लगायत सम्पूर्ण भगवतीमाई गाउँपालिकावासीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गरियो ।	प्रशासन, योजना तथा अनुगमन शाखा
२.	गाउँ कार्यपालिकाको नियमित बैठक सम्बन्धमा ।	यस भगवतीमाई गाउँ कार्यपालिकाको नियमित मासिक बैठक प्रत्येक महिनाको .... गते तोक्ने ।	प्रशासन, योजना तथा अनुगमन शाखा
३.	शोक प्रकट गर्ने सम्बन्धमा ।	यस भगवतीमाई गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री मानबहादुर खड्काको पिता तुलबहादुर खड्काको असमायिक निधनप्रति शोक प्रकट गर्ने ।	
४.	जनप्रतिनिधिहरूको आचार संहिता सम्बन्धमा ।	यस भगवतीमाई गाउँपालिकाका पदाधिकारीहरूको आचारसंहिता २०७४ पालना गर्ने/गराउने ।	
५.	विषयगत तथा अन्य समिति गठन सम्बन्धमा ।	यस भगवतीमाई गाउँपालिकाका विषयगत तथा अन्य समितिहरू गठन गर्ने ।	प्रशासन, योजना तथा अनुगमन शाखा
६.	आगामी आ.व. २०७९/०८० को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा ।	आगामी आ.व. २०७९/०८० को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा छलफल तथा निर्णय गर्ने ।	प्रशासन, योजना तथा अनुगमन शाखा

**मिति २०७९/०२/१६ गतेको गाउँ कार्यपालिकाको पहिलो बैठकबाट भएका निर्णयहरू:**

१. स्थानीय तह सदस्य निर्वाचन, २०७९ अन्तर्गत यस भगवतीमाई गाउँपालिकाको लागि मिति २०७९/०१/३० गते भएको निर्वाचनलाई व्यवस्थित शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्नु हुने जनप्रतिनिधि, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी, गाउँपालिकाका कर्मचारी, बुद्धिजीवि, शिक्षक, सञ्चारकर्मी, सुरक्षाकर्मी समाजसेवी लगायत सम्पूर्ण भगवतीमाई गाउँपालिकावासीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गरियो ।
२. यस भगवतीमाई गाउँ कार्यपालिकाको नियमित मासिक बैठक प्रत्येक महिनाको ७ गते बस्ने निर्णय गरियो ।
३. यस भगवतीमाई गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री मानबहादुर खड्काको पुजनीय पिता वर्ष ७६ का तुलबहादुर खड्काको मिति २०७९/०२/१६ गते असमायिक निधन भएको हुँदा मृतकप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै र शोकाकुल परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरियो ।
४. यस भगवतीमाई गाउँपालिकाका पदाधिकारीहरूको आचारसंहिता, २०७४ मा उल्लेख भएका आचारहरू पालना गर्ने/गराउने निर्णय गरियो ।
५. यस भगवतीमाई गाउँ कार्यपालिकाको लागि विषयगत समितिहरू तथा अन्य समितिहरू गठन र आगामी आ.व. २०७९/०८० को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा अर्को बैठकमा छलफल तथा निर्णय गर्ने ।